

सुन्दरबजार नगरपालिका
नगरकार्यपालिकाको कार्यालय
सुन्दरबजार, लमजुङ
प्रदेश नं ४, नेपाल

लोक सेवा आयोगको खरिदार पदको निशुल्क तयारी कक्षा संचालन सम्बन्धी सुचना

(प्रथम पटक प्रकाशित मिति: २०७४।१०।१५)

यस सुन्दरबजार नगरपालिका काले आ.व. ०७४।०७५ को स्वीकृत बजेट र कार्यक्रम अनुसार लोक सेवा आयोगको खरिदार पदको तयारी कक्षा संचालन गर्न लागेको हुदाँ तपशील बमोजिम न्यूनतम योग्यता पुगेका यस सुन्दरबजार नगरपालिका क्षेत्रभित्रका स्थायी वासीन्दाहरू मध्ये इच्छुक व्यक्तिहरू बाट उक्त तयारी कक्षामा सहभागी हुन दरखास्त आव्हान गरिएको छ । निशुल्क तयारी कक्षामा सहभागी हुन चाहिने न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिहरूले यो सुचना प्रकाशीत भएको मितिले १५ दिनभित्र नगरपालिका कार्यालयमा कार्यालय समय भित्र कार्यालयले तोकेको ढाँचामा दरखास्त पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।

तपसिल

१. आवश्यक न्यूनतम योग्यता :-

क) एस.एल.सी., एस.इ.इ. वा सो सरह उर्तिण गरेको हुनु पर्नेछ ।

ख) १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ महिलको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ ।

ग) सुन्दरबजार नगरपालिका क्षेत्रभित्रको स्थायी बासिन्दा हुनु पर्नेछ ।

२. दरखास्तका साथ पेश गर्नु पर्ने कागजातहरू :-

क. नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी पेश गर्नु पर्नेछ ।

ख. न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र र लब्धाडपत्र अनिवार्य रूपमा पेश गर्नु पर्नेछ ।

ग. आदिवासी/जनजाति र दलितको हकमा सो को प्रमाणापत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।

घ. अपाङ्ग कोटामा आबेदन गर्नेको हकमा अपाङ्ग परिचय पत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।

ङ. नगरपालिकाले तोकेको ढाँचामा भरिएको आवेदन फाराम भर्नु पर्नेछ । (नगरपालिका कार्यालयमा निशुल्क प्राप्त गर्न सकिनेछ ।

च. आवेदन दर्ता बापत नगरपालिका कार्यालयमा बुझाएको रू ५००।०० को नगदी रसिद पेश गर्नु पर्नेछ ।

छ. हालसालै खिचेको पासपोर्ट साईजको फोटो २ प्रति पेश गर्नु पर्नेछ ।

३. आवेदकहरूको लागी कोटा निर्धारण निम्न अनुसार गरिएको छ :- क) खुला ९ जना ख) महिला ९

जना ग) आदिवासी/जनजाति ६ जना ङ) दलित ४ च) अपाङ्ग २ जना छनोट गरिनेछ ।

४. **सहभागीहरूको छनोट** :- सहभागीको छनोट बुदाँ ३ मा निर्धारित कोटा बमोजिम दरखास्त दिने आवेदकहरू का बीचमा प्रवेश परीक्षाको माध्यमबाट सबै भन्दा उच्चतमा अंक प्राप्त गर्ने लाई योग्यता क्रम अनुसार छनोट गरीनेछ ।
५. **प्रवेश परीक्षा** :- लोक सेवा आयोगले खरिदार पदको लागि स्वीकृत गरेको पाठ्यक्रम बमोजिम ५० (पचास) वटा बहुबैकल्पीक प्रश्न हरू सोधी परीक्षा लिईनेछ । उक्त परीक्षामा कोटा बमोजिम सबैभन्दा बढी अंक प्राप्त गर्नेलाई योग्यताक्रम अनुसार छनोट गरी निशुल्क तयारी कक्षामा सहभागी गराईनेछ ।
६. **प्रवेश परीक्षा मिति**:- दरखास्त पेश गर्ने अन्तिम मितिको दिन नगरपालिकाको सूचना पार्टिमा टाँस गरिनेछ।
७. **सुविधा**:- तयारी कक्षाको लागि छनोट हुने सहभागी हरूलाई खरिदार पदको आवश्यक श्रोत सामग्री सहीत बढीमा ३० दिन सम्म निशुल्क प्रशिक्षण प्रदान गरिनेछ।

प्रमुख प्रशासकीय अ धकृत
सुन्दरबजार नगरपा लका